

अर्जुनधारा नगरपालिका नगर कार्यपालिकाको बैठक

बैठक संख्या: २१/०७७

अध्यक्षता: नगर प्रमुख श्री हरिकुमार राना

मिति: २०७७/१२/०३

उपस्थिति:

प्रमुख	श्री हरिकुमार राना	उपस्थित
उप प्रमुख	श्री कमला खतिवडा आचार्य	उपस्थित
वडा अध्यक्ष, वडा नं १	श्री गजाधर खतिवडा	उपस्थित
वडा अध्यक्ष, वडा नं २	श्री रघुनाथ खनाल	उपस्थित
वडा अध्यक्ष, वडा नं ३	श्री जीवकुमार भण्डारी	उपस्थित
वडा अध्यक्ष, वडा नं ४	श्री दुर्गाप्रसाद दाहाल	उपस्थित
वडा अध्यक्ष, वडा नं ५	श्री ध्यानबहादुर भारती	उपस्थित
वडा अध्यक्ष, वडा नं ६	श्री लोकनाथ गौतम	उपस्थित
वडा अध्यक्ष, वडा नं ७	श्री नवराम ढुङ्गाना	उपस्थित
वडा अध्यक्ष, वडा नं ८	श्री गोपिचन्द्र गौतम	उपस्थित
वडा अध्यक्ष, वडा नं ९	श्री पुष्पकुमार प्रसाई	उपस्थित
वडा अध्यक्ष, वडा नं १०	श्री बलदेवसिंह गोम्देन	उपस्थित
वडा अध्यक्ष, वडा नं ११	श्री भैरबबहादुर खड्का	उपस्थित
कार्यपालिका सदस्य	श्री खिनमान दास	उपस्थित
कार्यपालिका सदस्य	श्री दिलमाया दास	उपस्थित
कार्यपालिका सदस्य	श्री दिलिप गुरुङ्ग	उपस्थित
कार्यपालिका सदस्य	श्री रमेशकुमार दर्जी	उपस्थित
कार्यपालिका सदस्य	श्री शकुन्तला बराल	उपस्थित
कार्यपालिका सदस्य	श्री शारदाकुमारी भट्टराई	उपस्थित
कार्यपालिका सदस्य	श्री हरिमाया भण्डारी	उपस्थित
कार्यपालिका सदस्य	श्री लक्ष्मी तामाङ्ग	उपस्थित
प्रमुख प्रशासकीय अधिकृत	श्री महेन्द्रकुमार खाम्याहाङ्ग	उपस्थित
सि.अ.हे.व.अधिकृत	श्री मुकुन्द बस्नेत	उपस्थित
अधिकृत छैठौँ	श्री चुडामणी निरौला	उपस्थित
सहायक, क.प्र.शाखा	श्री सौजन कटुवाल	उपस्थित

मिति २०७७/१२/०३ गते बसेको नगर कार्यपालिकाको बैठकबाट देहाय बमोजिम निर्णयहरू गरियो ।

१. अर्जुनधारा नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको लगत संकलन सम्बन्धि कार्यलाई व्यवस्थित गर्न स्थानीय तहमा लगत संकलन सम्बन्धि कार्यविधि, २०७७ को दफा ५ को उपदफा २(ख) बमोजिम देहाय बमोजिम क्षेत्रगत वर्गिकरण गर्ने निर्णय गरियो ।

शहरी क्षेत्र

- क. अर्जुनधारा-८ को शनिश्चरे बजार आसपास ५०० मिटरको क्षेत्र ।
- ख. अर्जुनधारा-६ को महानन्द चौकबाट मातामन्दिर सम्मको क्षेत्र ।
- ग. अर्जुनधारा -११ को टेकबहादुर गिरी बासपार्क आसपासको क्षेत्र ।

शहरोन्मुख क्षेत्र

- क. अर्जुनधारा- ५ को लक्ष्मीपुर बजार आसपासको क्षेत्र ।
- ख. अर्जुनधारा-३ खुदुनाबारी बजार आसपासको क्षेत्र ।
- ग. अर्जुनधारा-९ र १० मा पर्ने कालिस्थान क्षेत्र ।
- घ. अर्जुनधारा-११ को सालबाडी आसपासको क्षेत्र ।

ग्रामिण क्षेत्र - उल्लेखित क्षेत्र बाहेका सबै क्षेत्रहरू ।

२. अर्जुनधारा नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको लगत संकलनका लागि नगरस्तरीय सहजिकरण समितिको मिति २०७७/११/१९ को बैठकको व्यहोरा अनुमोदन गरी यस बैठकको निर्णयको रूपमा कार्यान्वयन गर्ने र फाराम रुजु गर्नका लागि सम्बन्धित वडाका वडा सचिवलाई रुजु अधिकारी तोक्ने निर्णय गरियो ।
३. अर्जुनधारा नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको विवरण तथा तथ्याङ्क संकलन इकाई तथा कार्यक्रम सञ्चालनका लागि मिति २०७७/१२/०२ को नगरप्रमुखस्तरीय निर्णयबाट स्वीकृत मापदण्ड अनुसार खर्च गर्ने गरी आ.व. २०७७/०७८ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत सहकारी उद्योग तथा वाणिज्य शीर्षकमा विनियोजित बजेट रु १ करोड मध्येबाट रु २० लाख अनुसुचि १ बमोजिमका खर्च शीर्षकमा खर्च लेख्ने र सो शीर्षकमा रु ८० लाख मात्र बजेट कायम गर्ने निर्णय गरियो ।
४. अर्जुनधारा नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको विवरण तथा तथ्याङ्क संकलन इकाईका लागि १ जना सभ्यर, ३ जना अमिन, कार्यालयको कृषि सेवा शाखाका लागि कृषि सेवा तर्फका सहायकस्तर चौथो तहको १ जना नायब प्राविधिक सहायक तथा १ जना रोलर अपरेटरको सेवा करारका लागि अर्जुनधारा नगरपालिकाको करारमा प्राविधिक जनशक्ति व्यवस्थापन कार्यविधि, २०७५ अनुसार सूचना प्रकाशन गरी आवश्यक जनशक्ति छुनौट गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गरियो ।
५. यस नगरपालिकामा रहेका अव्यवस्थित बसोवासीले तथ्याङ्क संकलन फाराम भर्ने प्रयोजनका लागि निजले उपभोग गरिरहेका ऐलानी पर्ती तथा सार्वजनिक जग्गाको उपभोग प्रमाणित गर्न वडा कार्यालयमा निवेदन दिएमा निजले निवेदनमा उल्लेख गरेको जग्गाको क्षेत्रफलका आधारमा प्रति धुर रु २५/- (पच्चिस मात्र) का दरले एकमुष्ठ बहाल विटौरी राजश्व लिई निजको मागदाबी अनुसारको व्यहोरा प्रमाणित गर्न वडा कार्यालयहरूलाई निर्देशन दिने निर्णय गरियो ।

६. यस नगरपालिकाका देहाय बमोजिमका आयोजनाहरू सञ्चालन गर्नु अति आवश्यक रहेकाले आगामी आर्थिक वर्ष २०७८/२०७९ मा कार्यक्रम र बजेट व्यवस्थाका लागि नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरूमा अनुरोध गर्ने निर्णय गरियो ।
- क. शनिश्चरे खुदुनावारी सडक खण्डमा पर्ने विरिङ्ग खोलामा पक्कि पुल निर्माणका लागि रु ६ करोड ।
- ख. बिर्तामोड- शनिश्चरे- जयपुर कालोपत्रे सडक मर्मत तथा स्तरोन्नति रु १० करोड ।
- ग. प्रस्तावित औद्योगिक ग्राममा पूर्वाधार निर्माण रु १० करोड ।
७. यस अर्जुनधारा नगरपालिकाको वडा नं ७, ४ र ५ मा पर्ने विरिङ्ग नदी पश्चिममा प्रस्ताव गरिएको विरिङ्ग बाइपास सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको क्रममा रहेकोले स्थानीय वस्तुस्थितीको जानकारी गराई उक्त प्रतिवेदन तयारीमा सहयोग सहजिकरण गर्न सो अनुसार उक्त सडक निर्माणका लागि समन्वय गर्न वडा नं ७ का अध्यक्ष श्री नवराम दुङ्गानाको संयोजकत्व एवं वडा नं ५ का अध्यक्ष श्री ध्यानबहादुर भारती र वडा नं ४ का अध्यक्ष श्री दुर्गाप्रसाद दाहालको सदस्यता रहने गरी एक सहजिकरण समिति गठन गरी जिम्मेवारी तोक्ने निर्णय गरियो ।
८. नजिकिदै गरेको वर्षादको समयमा हुन सक्ने सम्भावित प्रकोपको रोकथाम, प्रतिकार्य तथा तत्काल जनधनको सुरक्षाव्यवस्थापनका लागि ह्युमपाइप, तारजाली, जि.आइ.पाइप लगायतका सामग्रीहरू मौज्दातमा राख्न आवश्यक रहेकाले विपद व्यवस्थापन कोषबाट खर्च लेख्ने गरी रु २० लाख बराबरको तारजाली तथा रु १० लाख बराबरको ह्युमपाइपको खरिद गर्न कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णय गरियो ।
९. बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिका वडा नं ६ को सिमानामा तत्काल नाला निर्माण गर्नु अति आवश्यक रहेकाले उक्त नाला निर्माणका लागि लागत स्टिमेट अनुसार यस कार्यालयबाट आगामी आ.व. २०७८/०७९ मा भुक्तानी हुने गरी रु ३,७०,०००/- (तिन लाख सत्तरी हजार मात्र) बजेट सुनिश्चित गरी कार्यान्वयनमा लैजाने निर्णय गरियो ।
१०. यस नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम तयारीका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६६ अनुसारको श्रोत सिमा निर्धारण समितिको बैठक बसी तोकिएको योजना प्रक्रिया अवलम्बन गरी योजना निर्माणको चरणमा जान २०७७ चैत्र १५ भित्रै विषयगत शाखा तथा वडा कार्यालयलाई बजेट सिमा उपलब्ध गराउन निर्णय गरियो ।
११. अर्जुनधारा नगरपालिका क्षेत्र भित्र रहेका पराम्परागत जरुवा, कुलो पैनी तथा नहरहरूको संरक्षण, सम्बर्द्धन, रेखदेख तथा विकासका लागि उक्त पैनीका सरोकारवालाहरूको सहभागितामा वडा समितिले सम्बन्धित वडाका लागि एक सरोकार समिति गठन गर्ने र उक्त समितिहरूको प्रतिनिधित्व रहने गरी नगरपालिकाले एक नगरस्तरीय समिति गठन गरी कुलो पैनीहरूको संरक्षण सम्बर्द्धन गर्ने निर्णय गरियो ।
१२. यस नगरपालिका क्षेत्र भित्र आवाशीय प्रयोजनका लागि खरिद गरिएका जग्गा जमिनको श्रेस्ता अनुसारको नाँपजाँच नमिलेकाले नक्सा अनुसारको घर नक्सा पास गर्न समस्या भईरहेको सन्दर्भमा यस नगरपालिका भित्र आवाशीय प्रयोजनका लागि जग्गा जमिन खरिद गर्दा नगर

कार्यपालिकाको कार्यालयको नापी शाखाको राय परामर्शमा सरोकारवालाले जग्गा खरिद गर्न सचेतनामुलक सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरियो ।

१३. अर्जुनधारा नगरपालिका वडा नं १० र ११ को सिमानामा पर्ने सेतीखोलामा पुल/ कल्भर्ट निर्माण गर्न लगत स्टमेट तथा बोलपत्र आह्वान गरी ठेक्का प्रक्रियामा लैजान तथा आगामी आ.व. २०७८/०७९ को बजेटबाट भुक्तानी व्यवस्था हुने गरी बजेट सुनिश्चितता गरी कार्यान्वयनमा लैजान कार्यालयलाई निर्देशन दिने निर्णय गरियो ।
१४. अर्जुनधारा नगरपालिका विपन्न नागरिक स्वास्थ्य विमाको लागि रकम साझेदारी कार्यविधि, २०७७ स्वीकृत गर्ने र सो अनुसार हरेक वडाबाट १०० जना लाभग्राही छनौट गरी ७ दिन भित्रमा कार्यालयमा नामावली पठाउन वडा कार्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरियो ।
१५. यस नगरपालिकाको क्षेत्र भित्र रहेका कालोपत्रे सडकहरूको मर्मत कार्य सन्तोषजनक रहेको पाइएको तर सडकहरूमा ढुंगा गिट्टी लगायतका निर्माण सामग्री सडकमा थुप्रिएर चाडै सडक क्षति हुने देखिएकाले सम्बन्धित वडा कार्यालयहरूले टोल विकास समितिहरूलाई परिचालन गरी अभियानको रूपमा हरेक महिना १ पटक कालोपत्रे सडक तथा टोल बस्ती सरसफाई गर्न र कहिकतै क्षति भएको भएमा सम्बन्धित वडा कार्यालयले तुरन्त नगर कार्यपालिकाको कार्यालयलाई जानकारी गराउने निर्णय गरियो ।
१६. नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र १ नं प्रदेश सरकार मार्फत संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि मिति २०७७/१२/०४ गते विहान ७: ३० बजे सामुदायिक भवन शनिश्चरे बजारमा सञ्चालन हुने अभिमुखिकरण कार्यक्रममा वडा अध्यक्ष, वडा सचिव तथा शाखा प्रमुखहरू अनिवार्य रूपमा उपस्थित हुने निर्णय गरियो ।
१७. नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रशासन तथा योजना महाशाखाबाट प्राप्त पत्रानुसार यस नगरपालिकाको वडा नं १ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूह साझेदार रहेको मन्त्रालयको तर्फबाट रु ४ करोड ३५ लाख ५० हजार र साझेदार निकायको तर्फबाट रु २ करोड ३४ लाख ५० हजार समेत रु ६ करोड ७० लाख लागत रहेको हलुवागढ पर्यापर्यटन प्रवर्द्धन परियोजना स्वीकृत भएको सन्दर्भमा उल्लेखित आयोजनाको लागि साझेदारको तर्फबाट व्यहोर्नुपर्ने रकम रु २ करोड ३४ लाख ५० हजार लागत हलुवागढ सामुदायिक वन उपभोक्ता समूह, अर्जुनधारा नगरपालिका वडा नं १ ले व्यहोर्ने गरी उपभोक्ता समूहको पदाधिकारीसँग सम्झौता भईसकेको हुँदा २०८० फागुन मसान्त सम्ममा काम सम्पन्न गर्ने गरी विद्युतीय खरिद माध्यमबाट उल्लेखित परियोजनाको कार्य अघि बढाउन निर्णय गरियो ।
१८. अर्जुनधारा नगरपालिका वडा नं ४ र ५ को सिमाना रहेको शहिद राजन गिरी मार्गमा पर्ने बिरिङ् नदीको कज्वे मर्मतको लागि स्थानीयबाट रड सिमेण्टको माग भई आएको तर नगरपालिकामा सोका लागि बजेट नभएको हुँदा आगामी आ.व. २०७८/०७९ मा भुक्तानी हुने गरी ल.ई. को

आधारमा लाग्ने रड र सिमेण्टको मात्र रु १५ लाखमा नबढ्ने गरी बजेट श्रोत सुनिश्चितता गरी कार्यान्वयनमा लैजान नगर कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णय गरियो ।

१९. अर्जुनधारा नगरपालिकाको सहकारी ऐन, २०७७ अनुसार बनेको अर्जुनधारा नगरपालिकाको सहकारी नियमावली, २०७७ स्विकृत गर्ने निर्णय गरियो । साथै, विशेष नगर सहकारी संस्था गठनको प्रारम्भमा शुन्य अवस्था रहेकाले ऐन, नियमानुसारको कार्य सम्पादनका लागि तत्काललाई नगर भित्रका नागरिकहरू मध्येबाट सहकारीकर्मीहरू समेत रहने गरी सहकारी हेर्ने शाखा प्रमुखबाट पेश भई नगर प्रमुख र उप प्रमुखज्यूको स्वीकृतिमा सहकारी दर्ता अधिकारीले तदर्थ समितिको पदाधिकारीहरू रहेको विशेष नगर सहकारी संस्थाको तदर्थ समिति गठन गर्ने निर्णय गरियो ।